



उर्लाबारी नगरपालिका

स्थानीय राजपत्र

खण्ड: ५

सङ्ख्या: ५

मिति: साउन १, २०७९

भाग - १

उर्लाबारी नगरपालिका, मोरङ

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी उर्लाबारी नगरपालिकाबाट सर्वसाधारणको जानकारीका लागि यो राजपत्र प्रकाशन गरिएको छ।

सहकारी (पहिलो संशोधन) ऐन, २०७९

नगर सभाबाट स्वीकृत मिति: २०७९।०३।१७

उर्लाबारी नगरपालिकाको सहकारी ऐन, २०७६ लाई संशोधन गर्न वाञ्छनीय भएकोले, उर्लाबारी नगरपालिकाको नगर सभाले देहायको ऐन बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस कार्यविधिको नाम “सहकारी (पहिलो संशोधन) ऐन, २०७९” रहेको छ ।

(२) यो ऐन स्थानीय राजपत्रमा प्रकाशन भए पश्चात प्रारम्भ हुनेछ ।

२. उर्लाबारी नगरपालिकाको सहकारी ऐन, २०७६ को दफा ९ को उपदफा (१) मा संशोधन: उर्लाबारी नगरपालिकाको सहकारी ऐन, २०७६ (यसपछि “मूल ऐन” भनिएको) को दफा ९ को उपदफा (१) को (क) र (ख) को सट्टा देहायको बुँदा (क) राखिएको छ ।

“(क) संस्थाको कार्यक्षेत्र उर्लाबारी नगरपालिका क्षेत्रभित्र रहने छ ।”

३. “मूल ऐन” को दफा २० मा संशोधन: मूल ऐनको दफा २० को उपदफा (१) को सट्टा देहायको उपदफा (१) राखिएको छ ।

“(१) सोह्र वर्ष उमेर पूरा गरेका देहाय बमोजिमका नेपाली नागरिकहरू संस्थाको सदस्य हुन सक्नेछन्:”

४. “मूल ऐन” को दफा २२ मा संशोधन: मूल ऐनको दफा २२ को उपदफा (१) को सट्टा देहायको उपदफा (१) राखिएको छ ।

“(१) कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी संस्थाको सदस्य हुन पाउने छैन ।

तर यो ऐन प्रारम्भ हुनु अघि कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिको एकभन्दा बढी संस्थाको सदस्य रहेको भए यो ऐन प्रारम्भ भएको मितिले तीन वर्ष भित्र कुनै एक संस्थाको मात्र सदस्यता कायम राख्न पर्नेछ ।”

५. “मूल ऐन” को दफा २२ मा संशोधन: मूल ऐनको दफा २२ को उपदफा (२) को सट्टा देहायको उपदफा (२) राखिएको छ ।

“(२) यो ऐन प्रारम्भ हुँदाका बखत कुनै संस्थामा नेपाल सरकारको निकाय वा दफा २० को उपदफा (२) मा उल्लेख भएदेखि बाहेकको अन्य कुनै कृत्रिम व्यक्ति सदस्य भएको भए पाँच वर्ष भित्र सदस्यता अन्त्य गर्नुपर्नेछ ।”

६. “मूल ऐन” को दफा २३ मा थप: मूल ऐनको दफा २३ मा उपदफा (४) को व्यवस्था थप गरिएको छ ।

“(४) सदस्यको सदस्यता समाप्ति सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।”

७. “मूल ऐन” को दफा ३० मा थप: मूल ऐनको दफा ३० मा उपदफा (७) को व्यवस्था थप गरिएको छ ।

“(७) कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने छ ।”

८. “मूल ऐन” को दफा ३० मा संशोधन: मूल ऐनको दफा ३० को उपदफा (६) को सट्टा देहायको उपदफा (६) राखिएको छ ।

“(६) समितिको कार्यावधि चार वर्षको हुनेछ ।”

९. “मूल ऐन” को दफा ३९ मा संशोधन: मूल ऐनको दफा ३९ को उपदफा (३) को सट्टा देहायको उपदफा (३) राखिएको छ ।

“(३) संस्थाले सदस्यलाई प्रदान गर्ने ऋणमा सेवा शुल्क र नवीकरण शुल्क वापत रजिष्ट्रारले अन्यथा तोकिएको अवस्था बाहेक सम्बन्धित संस्थाको कार्यविधिले तोके बमोजिम हुनेछ ।”

१०. “मूल ऐन” को दफा ३९ मा संशोधन: मूल ऐनको दफा ३९ को उपदफा (७) को सट्टा देहायको उपदफा (७) राखिएको छ ।

“(७) संस्थाले प्राथमिक पूँजी कोषको पन्ध्र गुणासम्म बचत संकलन गर्न सक्ने छ ।”

आज्ञाले,
अग्नि प्रसाद अधिकारी
प्रमुख प्रशासकीय अधिकृत